

सञ्चालक समितिको फोटो

डिल्फिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड

चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावहरु :

यस डिल्फिन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति २०७०/०५/०४ गते मंगलबार बसेको सञ्चालक समितिको ४७ औं बैठकको निर्णयानुसार यस संस्थाको चौथो वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा संस्थाको ऐन, २०४८ को दफा १२ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ :

साधारण सभा बस्ने स्थान, मिति र समय :

सभा स्थान : कुपण्डोल ब्याङ्क्वेट्स, कानदेवतास्थान, कुपण्डोल, ललितपुर (सर्वाङ्ग स्वास्थ्य सदन पछाडी)
सभा मिति : २०७०/०६/०५ गते (तदनुसार २१ सेप्टेम्बर २०१३) शनिवार
सभा शुरु हुने समय : विहान ९:३० बजे
द्रष्टव्य : दिवा भोजनको व्यवस्था गरिएको छ । (Lunch)

छलफलको विषय :

१. सञ्चालक समितिको आ. व. २०६९/०७० को प्रतिवेदन उपर छलफल तथा पारित गर्ने ।
 २. लेखापरीक्षक चार्टर्ड एकाउन्टेन्ट श्री सञ्जय चौधरीद्वारा तयार गरिएका प्रतिवेदन सहित आ. व. २०६९/०७० को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी स्वीकृत गर्ने ।
 ३. सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश स्वीकृत गर्ने सम्बन्धमा ।
 ४. सहकारी ऐन, २०४८ अनुसार आ. व. २०७०/०७१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
 ५. संस्थाको आन्तरिक विनियम संसोधन गर्ने सम्बन्धमा ।
 ६. संस्थाको विनियम संसोधन गर्ने सम्बन्धमा ।
 ७. संस्थाको विनियम संसोधन गरी बहुउद्देश्यीय बनाउने सम्बन्धमा ।
 ८. संस्थाको कार्यक्षेत्र विस्तार गर्ने सम्बन्धमा ।
 ९. संस्थाको सदस्य सेवा काउन्टर खोल्ने सम्बन्धमा ।
 १०. कर्मचारी बोनस पारित गर्ने सम्बन्धमा ।
 ११. लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
 १२. संस्थाको आ. व. २०७०/०७१को अनुमानित बजेट माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
 १३. सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा ।
 १४. साधारण सभाको निर्णय पुस्तिका (माईन्युट बुक) प्रमाणित गर्नको लागि सञ्चालक समिति र शेयर सदस्यहरुबाट क्रमशः १-१ जना प्रतिनिधिहरु चयन गर्ने ।
 १५. विविध ।
- नोट:** १. विहान ९:३० बजे देखि १०:३० बजे सम्ममा उपस्थित भई शेयर पुस्तिकामा दस्तखत गर्न विनम्र अनुरोध गरीन्छ ।
२. निर्वाचन सम्बन्धित कार्यक्रम मिति २०७०/०५/२१ गते संस्थाको सुचना पाटीमा टाँस गरिएको छ ।
३. अन्य जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

सञ्चालक समितिको आज्ञाले

सञ्चालक सचिव
भलक अर्याल (सुशिल)

परिचय (INTRODUCTION)

नयाँ नेपालको अवधारणा अनुसार आर्थिक क्षेत्रमा आएको सकारात्मक परिवर्तनलाई आत्मसाथ गर्दै सहकारीको क्षेत्रमा एक भिन्न पहिचान बनाउने लक्ष्य अनुरूप हाम्रो, हजुरहरुको र हामी सबैको **डल्फिन बचत तथा ऋण सहकारी संस्था लि.** को स्थापना भएको हो । **“We are to Serve You”** हामी हजुरहरुको सेवाका निम्ति भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सहकार्यबाट नै कुनै पनि व्यक्ति तथा समाजको आर्थिक र सामाजिक वृद्धि विकासमा टेवा पुऱ्याउन सकिन्छ भन्ने लक्ष्य हामीले राखेका छौं । जब कुनै व्यक्ति तथा समाजको आर्थिक स्तर उच्च हुन्छ तब मात्र एउटा सभ्य सु-संस्कृत अनि सबल समाज निर्माण हुनसक्छ । नेपाल सरकारको सहकारी ऐन २०४८ को अधिनमा रही, छरिएर रहेको निष्क्रिय पूँजीलाई विभिन्न बचत योजनाको माध्यमद्वारा निक्षेप स्वीकार गरी शैक्षिक, उत्पादनमूलक, आयमूलक, औद्योगिक तथा व्यवसायिक लगायतका विभिन्न क्षेत्रमा लगानी गर्ने यस संस्थाको प्रमुख लक्ष्य हो । यस संस्था स्थानीय कुपण्डोल बासि प्राज्ञिक एवं विशिष्ट व्यक्तिहरुको जमघट एवं व्यवस्थापनबाट भएको आधुनिक सहकारी संस्था हो ।

दृष्टिकोण (VISION)

संस्थामा संलग्न सदस्यहरुको आर्थिक एवं सामाजिक विकासमा सहयोग पुऱ्याउने, समाज तथा देशको समग्र आर्थिक विकासमा टेवा पुऱ्याउने मुख्य दृष्टिकोण रहेको छ ।

लक्ष्य (GOAL)

एउटा दरिलो संयन्त्रको निर्माण गरी यस संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई आयमूलक, रोजगारमूलक एवं सृजनशील कार्य गर्न उत्प्रेरित गर्ने र न्यून ब्याजदरमा सरल रुपमा ऋण उपलब्ध गराई आर्थिक रुपमा सबल बनाउने लक्ष्य रहेको छ ।

उद्देश्य (OBJECTIVES)

- आर्थिक निक्षेप योजना बनाई बचत गर्ने बानी बसाल्न सहयोग गर्ने ।
- सहुलियत दरमा सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका निमित्त उद्योग व्यापार एवं व्यक्तिगत प्रयोजनका लागि विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउने ।
- सदस्यहरुको सामूहिक रुपमा आर्थिक विकासमा ध्यान दिने ।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तिय संस्थाहरूसँग सहकार्य गर्ने ।
- संस्थाको वित्तिय एवं अन्य गतिविधि 100% transparent गर्ने ।
- संस्थाको वित्तिय गतिविधि निरन्तर रुपमा संस्थाका सदस्यहरुलाई जानकारी गराउने ।

साधारण सभा सम्बन्धी अन्य जानकारी

१. सम्पूर्ण शेयरधनी महानुभावहरूलाई संस्थाको वार्षिक साधारण सभाको सूचना, सञ्चालक समितिको प्रतिवेदन, आर्थिक विवरण, प्रस्ताव लगायत अन्य कागजातहरू शेयरधनी लागतमा कायम रहेको ठेगानामा पठाईएको छ । कारणवश कुनै शेयरधनी महानुभावलाई माथि उल्लेखित कागजात समयमा नै प्राप्त नभएमा संस्थाको कार्यालयबाट प्राप्त गर्न सक्नु हुनेछ वा साधारण सभा बाट पारित भैसके पछि संस्थाको वेब साईट www.dolphinsaving.com.np मा हेर्न वा डाउनलोड गर्न पनि सक्नु हुने छ ।

२. साधारण सभामा भाग लिन पाल्नुहुने प्रत्येक शेयरधनी महानुभावले सभाको दिन सभा शुरु हुनुभन्दा पहिले नै उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका विहान १०:०० बजेदेखि खुल्ला रहनेछ । उक्त पुस्तिकामा आफ्नो पूर्ण परिचय उल्लेख गरिदिनुहुन अनुरोध गरिन्छ ।

३. छलफलको विषय अन्तर्गत विविध शीर्षकको सम्बन्धमा शेयरधनी महानुभावहरूले कुनै विषय उपर छलफल गर्न चाहनु भएमा सो विषयबारे सभा शुरु हुनु भन्दा कम्तीमा ७ (सात) दिन अगावै संस्थाका सचिव मार्फत यस संस्थाका अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ ।

४. शेयरधनी महानुभावहरूले व्यक्त गर्नु भएका जिज्ञासा, मन्तव्य वा प्रश्नहरूको सम्बन्धमा सञ्चालक समितिका तर्फबाट सामूहिक रूपले वा सञ्चालक समितिको अध्यक्षले तोकेको व्यक्तिले उत्तर दिनुहुनेछ ।

५. साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि संस्थाको कार्यालय ललितपुर-१०, कुपण्डोल, कानदेवतास्थान स्थित सञ्चालक सचिव एवं कार्यकारी प्रमुखको कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ ।

विषय सूची

पृष्ठ नं.

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको वार्षिक प्रतिवेदन ।
२. आ. व. २०६९/०७० को लक्ष्य र उपलब्धि
३. आ. व. २०६९/०७० को कोष बाडफाँड
४. सहकारी ऐन, २०४८ अनुसारको केहि विवरण ।
५. आ. व. २०७०/०७१ को लागि लक्ष्य एवं बजेट ।
६. आ. व. २०६९/०७० को लेखा समितिको प्रतिवेदन ।
७. आ. व. २०६९/०७० को लेखापरीक्षकको प्रतिवेदन ।
८. आ. व. २०६९/०७० को वासालात (असार मसान्त सम्म) ।
९. २०६९/०४/०१ देखि २०७० आषाढ ३१ गते सम्मको आय विवरण (नाफा नोक्सान हिसाब) ।
१०. २०७० आषाढ ३१ गते सम्मको आर्थिक विवरण संग सम्बन्धित अनुसूचीहरु ।
११. २०७० आषाढ मसान्तमा समाप्त आर्थिक वर्षको नगद प्रवाह विवरण ।
१२. लेखानीति तथा तत्सम्बन्धी टिप्पणीहरु ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूको वार्षिक प्रतिवेदन आ. व. २०६९/०७०

आदरणीय शेयरधनी महानुभावहरु, एवं उपस्थित प्रमुख अतिथि, विशेष अतिथि लगायत सम्पूर्ण अतिथि ज्यूहरु,

डिल्फिन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभामा भाग लिन उपस्थित हुनु भएका सम्पूर्ण शेयरधनी महानुभावहरुलाई सञ्चालक समिति तथा मेरो तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु। यहाँहरुको उपस्थितिबाट संस्थाले पाउने सुझाव, सहयोग र सद्भावले भावी कार्य योजना तथा लक्ष्य प्राप्तमा थप टेवा पुग्नेछ भन्ने हामी सबैले विश्वास लिएका छौं।


आज यहाँहरु समक्ष २०७० आषाढ मसान्तसम्मको संस्थाको वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु छलफल तथा स्वीकृतिको निमित्त पेश गर्दै, संस्थाले आ. व. २०६९/०७० मा गरेका उपलब्धि तथा कार्यनीति र आगामी वर्षमा गरिने कार्य योजनाहरु प्रस्तुत गर्न यहाँहरुबाट अनुमति चाहन्छु।

यस वर्षको कारोबारको सिंहावलोकन:

आर्थिक वर्ष २०६९/०७० मा यस संस्थाको वित्तिय स्थितिको विवरण देहाय बमोजिम रहेको छ।

मुख्य वित्तिय सूचकाङ्कहरु:

क्र. स.	विवरण	आ. व. २०६९/०७०
१	चुक्ता पूँजी	२१,६३२,२००.००
२	निक्षेप संकलन	१३२,९८७,९१०.२०
३	कर्जा लगानी (खुद)	११७,०९९,५७८.६०
४	कूल आम्दानी	२१,३०२,५४८.६१
५	कूल खर्च	१४,७७८,३४३.३४
६	खुद मुनाफा (कर अघि)	६,५२४,२०४.२७
७	खुद मुनाफा (कर पछि)	५,३२४,१३८.२२



माथि उल्लेखित सूचकाङ्कहरू विश्लेषण गर्दा स्थापनाको चौथो वर्षमानै संस्थाले गरेको उल्लेखनिय प्रगति बारे यहाँहरूलाई अवगत गरउन पाउँदा मलाई खुशी लागेको छ । विगत वर्ष देखि नै बैकिङ्ग क्षेत्रमा तरलता अभावको अवस्था श्रृजना भएतापनि संस्थाले गरेको अथक प्रयासको फलस्वरूप निक्षेप संकलनमा आएको समस्या तथा कर्जा क्षेत्रको संकुचनका बावजुत कर्जा लगानी तर्फ पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । खुद मुनाफामा पनि उल्लेख्य मात्रामा सफल भएको र हाल सम्म कुनै निष्क्रिय कर्जा रहेको देखिँदैन । साथै छोटो समयमा नै ललितपुर जिल्लामा आफ्नो सफल पहिचान बनाउन सफल भएको छ । आदरणीय शेयरधनी महानुभावहरू, यहाँहरूको सहकारी संस्थाले आफ्नो ब्यवसायिक कार्य कुशलता, लगनशीलता र विश्वसनियता कायम गर्न सफल भएकै कारण स्थानिय प्रतिष्ठित व्यक्तिहरुबाट अझ बढी हौसला मिलेको छ ।

सहकारी क्षेत्रमा विद्यमान प्रचलन अनुसार लेखापरीक्षण गरी सञ्चालक समितिबाट नगद लाभांश प्रस्ताव गरी साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको औद्योगिक तथा ब्यवसायिक सम्बन्ध

संस्थाले आफ्ना सदस्यहरू, नियमनकर्ता, आफूसँग सम्बन्धित सबै पक्षहरू र सबै तहका कर्मचारीहरू बीच सौहार्दपूर्ण सामञ्जस्यता तथा ब्यवसायिक सम्बन्ध कायम राख्दै आईरहेको छ । अनुभवी तथा ब्यवसायिक दक्ष तथा विज्ञहरूको सल्लाह एवं सुझावका आधारमा संस्थाले स्वच्छ प्रतिस्पर्धा, ब्यवसायिकता तथा आपसी हितको सिद्धान्तमा आधारित नीति अवलम्बन गर्दै छिटो छरितो तरिकाले सदस्यमुखी सेवाहरू सदस्यहरूमाझ उपलब्ध गराउँदै आईरहेको छ । साथै यस सम्बन्धलाई अझ सुमधुर बनाउन संस्था निरन्तर प्रयासरत छ ।

संस्थाको कारोबारलाई असर पार्ने मुख्य कुराहरू :

१. लामो समय देखि देशमा रहिरहेको राजनैतिक अस्थिरता
२. कर्जा तथा लगानीको दायरा साँघुरिएर उत्पन्न हुन सक्ने जोखिमहरू,
३. निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा हुने परिवर्तनबाट उत्पन्न हुने जोखिमहरू,
४. पूँजी बजारमा आउन सक्ने उतारचढावबाट हुन सक्ने जोखिमहरू,
५. सहकारी संस्थाको केही सिमित कार्यक्षेत्र,
६. उत्पादनशील क्षेत्रको विकासमा भएको शिथिलता,
७. सहकारीको लगानीमा देखीको कानूनी उल्झनहरू
८. हाल सहकारी क्षेत्रमा मा देखीएका समस्याहरू

प्रतिवेदन तयार भएको मितिसम्म चालु वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने लक्ष्यका सम्बन्धमा सञ्चालक समितिको धारणा


सहकारीको उद्देश्य अनुरूप यसले आधुनिक सुविधा सम्पन्न वित्तिय कारोबार गर्दै आफ्नो कारोबार क्षेत्र तथा सदस्य संख्यामा वृद्धि गर्नुका साथसाथै संस्थाको कार्यक्षेत्र विस्तार गर्नका लागि शेयर पूँजी वृद्धि गरी संस्थाको आर्थिक अवस्थालाई अझ मजबुत पारिएको छ ।

संस्थाले सदस्यहरूलाई आकर्षित गर्न विभिन्न प्रकारका निक्षेप एवं ऋण लगानीका योजनाहरू ल्याएको छ । संस्थाले आफ्ना आदरणीय शेयरधनी महानुभावहरूको लागि डल्लिफन स्पेशल सेभिङ्ग एकाउण्ट एवं अन्य एकाउण्ट सञ्चालन गरेको छ र सोही एकाउण्टमा शेयरधनी लाभांश जम्मा गरिने छ । संस्थाले सदस्यहरूको लागि आईतबार देखि शुक्रबार सम्म विहान १०:०० बजे देखि बेलुका ५:०० बजे सम्म सेवा उपलब्ध गराउदै आईरहेको छ ।

आ. व. २०६९/०७०को वित्तीय सार संक्षेप निम्न बमोजिम रहेको छ

क्र. स.	विवरण	आ. ब. २०६७/०६८	आ. ब. २०६८/०६९	आ. ब. २०६९/०७०
१	चुक्ता पूँजी	१,६८,७४,०००.००	२,०९,८५,०००.००	२१,६३२,२००.००
२	निक्षेप संकलन	४,९३,२७,२५३.२५	९,४६,९२,५८१.०३	१३२,९८७,९१०.२०
३	कर्जा लगानी (खुद)	३,४४,६३,५७३.९५	६,७१,८४,०९१.०२	११७,०९९,५७८.६०
४	कूल आम्दानी	७१,४९,००१.९६	१,५७,३५,४७२.९३	२१,३०२,५४८.६१
५	कूल खर्च	५४,७२,५२३.२५	१,२०,४२,७०६.८०	१४,७७८,३४३.३४
६	कूल मुनाफा (कर अघि)	१६,७६,४७८.७१	३६,९२,७६६.१३	६,५२४,२०४.२७
७	खुद मुनाफा (कर पछि)	१३,४१,१८२.९६	२९,५४,२१२.९०	५,३२४,१३८.२२


Progressing Position



आ. ब. २०६९/०७० को लक्ष्य एवं उपलब्धीहरु


		आ. ब. २०६९/०७०	
क. स.	विवरण	लक्ष्य	उपलब्धि
१	चुक्ता पूँजी	२,२०,००,०००.००	२१,६३२,२००.००
२	निक्षेप संकलन	१२,००,००,०००.००	१३२,९८७,९१०.२०
३	कर्जा लगानी (खुद)	१३,२१,८४,०९१.०२	११७,०९९,५७८.६०
४	कूल आम्दानी	२,५४,७३,३५४.५६	२१,३०२,५४८.६१
५	कूल खर्च	१,७३,८२,९६०.००	१४,७७८,३४३.३४
६	कूल मुनाफा (कर अघि)	८०,९०,३९४.५६	६,५२४,२०४.२७
७	खुद मुनाफा (कर पछि)	६४,७२,३१५.६५	५,३२४,१३८.२२

Goal and Achivement



आ. ब. २०६९/०७० को कोष बाडफाँड

विवरण	रकम रु.	विवरण	रकम रु.
जम्मा नाफा	६५,२४,२०५.२७	आयकर ब्यवस्था (२०%)	१२,००,०६७.०५
यस बर्षको खुद नाफा	५३,२४,१३८.००	साधारण जगेडाकोष	१३,३१,०३४.५५
		अन्य कोष	३९,९३,१०३.५०
जम्मा	३९,९३,१०३.५०		५३,२४,१३८.००
बाँकी बचत	३९,९३,१०३.५०	सेयर लाभांश कोष	३२,४४,८३०.००
		कर्मचारी बोनस कोष	३,९१,४५२.३२
		डुबन्त ऋण कोष	३,०३,५७९.६९
		सहकारी विकास कोष	२६,६२०.६९
		सहकारी शिक्षा कोष	२६,६२०.६९
जम्मा	३९,९३,१०३.५०	जम्मा	७५%



संस्थाको भावी योजनाहरु :

१. संस्थाको कार्यक्षेत्र र स्तर उन्नति बृद्धि गर्दै लैजाने ।
२. सदस्यहरुको हितमा सेवा विस्तार गर्ने ।
३. मौलिक किसिमका बचत तथा नयाँ निक्षेप योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
४. विभिन्न लगानीका श्रोतहरु पहिचान गरी लगानी प्रवर्द्धन गर्ने ।
५. समान किसिमका संस्थासँग सहकार्य बढाउँदै लैजाने ।
६. निम्न र मध्यम वर्गमा सहकारीको पहुँच पुर्याउने ।
७. सदस्यहरुको हितमा सदस्य सेवा काउन्टर विस्तार गर्ने ।

संस्थागत सामाजिक दायित्व :

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अनुसार सामाजिक उत्थानका लागि यस संस्थाले समाजमा सकारात्मक प्रभाव पारी विभिन्न वर्गलाई सुलभ दरमा ऋण प्रदान गरेको छ । संस्थागत सामाजिक दायित्वको क्षेत्र पहिचान गरी सोही अनुरूप कार्यक्रम अगाडी बढाउने योजना रहेको छ ।

अन्त्यमा

संस्थाको उत्तरोत्तर प्रगति तथा समृद्धिका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग सद्भाव तथा मार्गदर्शन दिनु भई यस संस्थालाई वर्तमान अवस्थासम्म पुर्याउन आ-आफ्नो क्षेत्रबाट निरन्तर सहयोग गर्नु हुने सम्पूर्ण आदरणीय शेयरधनी महानुभावहरु, नेपाल सरकार डिभिजन सहकारी कार्यालय ललितपुर, स्थानिय वासि एवं सम्पूर्ण ललितपुरलाई कार्यक्षेत्र बनाई व्यवसाय सञ्चालन गर्नु भएका व्यवसायिहरु, संस्थालाई विश्वास एवं माया गरी बचत गर्नु भएका सम्पूर्ण बचत कर्ताहरु, लेखापरीक्षक, कानूनी सल्लाहकार, व्यवसायिक सल्लाहकार तथा अन्य सम्बद्ध संघ संस्था एवं सरोकारवालाहरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछु । साथै हाम्रा आदरणीय शेयरधनी महानुभावहरुले संस्थाप्रति देखाउनु भएको अगाढ विश्वासको निम्ति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा यहाँहरुको सदाशयता र सहयोग कायमै रहने अपेक्षा गर्दछु । संस्थाको व्यवस्थापन एवं सबै तहका कर्मचारीहरुबाट संस्थाले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि देखाउनु भएको प्रतिबद्धता र अथक परिश्रमको सराहना गर्दै शेयरधनी महानुभावहरुको रचनात्मक सल्लाह, सुझाव र सहयोगलाई संस्थाले सदैव मार्गनिर्देशनका रुपमा लिनेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दै हार्दिक कृतज्ञता र आभार व्यक्त गर्दछु । अन्त्यमा सभाको छलफलको विषय सूची अनुसारका विषयहरुमा छलफल गरी पारित गर्नका लागि अनुरोध गर्दै आफ्नो मन्तव्य अन्त्य गर्दछु ।

धन्यवाद !

संचालक समितिका तर्फबाट

मत्स्येन्द्र लाल कायस्थ

अध्यक्ष

मिति : २०७० असोज ५ गते शनिवार

सहकारी ऐन, २०४८ अनुसारको थप विवरण

१. लाभांश बाँडफाँड गर्न सिफारिश गरिएको रकम

आ. व. २०६९/०७० मा रु. ५३,२४,१३८.२२ (अक्षरेपी त्रिपन्न लाख चौविस हजार एक सय अठ्तीस रुपैया पैसा वाईस मात्र) खुद नाफा भएकोमा विभिन्नकोषमा बाँड फाँडगरी १५% नगद सेयर लाभांश वितरण गर्नको लागि प्रस्ताव गरिएको छ । लाभांश सेयर सदस्यहरुको वचत खातामा ५%TDS कट्टागरी जम्मा गरीने छ ।

२. संस्थाको सहायक कम्पनी सम्बन्धी विवरण

संस्थाको हाल सम्म कुनै सहायक कम्पनी नभएको ।

३. विगत आ. व. मा संस्थाको शेयरधनीहरुले संस्थालाई उपलब्ध गराएको जानकारी

विगत आ. व. मा संस्थाले सेयर सदस्यहरुसंगबाट संकलन गरेका सुझावहरुलाई सम्भव भएसम्म समेटी आ. व. २०६९/०७०को प्रतिवेदन तयार पारीएको छ ।

४. आन्तरिक नियन्त्रण प्रणालीको विस्तृत विवरण

संस्थाको प्रभावकारी एवं सक्षम आन्तरिक नियन्त्रण प्रणाली रहेको छ । संस्थामा चार्टर्ड एकाउन्टेन्टको नेत्रित्वमा संस्थाको लेखा समितिले संस्थाको आन्तरिक लेखापरीक्षण नियमितरूपमा परिक्षण गरी सञ्चालक समितिलाई जानकारी गराएको छ । साथै संस्थामा बाह्य लेखा परिक्षक (चार्टर्ड एकाउन्टेन्ट)ले मासिकरूपमा संस्थको लेखा प्रणाली निरिक्षण गरी सल्लाह सुझाव एवं जानकारी सञ्चालक समितिलाई दिने गरेको, साथै संस्थाको सञ्चालक समितिका कोषाध्यक्ष पेशाले स्वयम (चार्टर्ड एकाउन्टेन्ट) भएकोले निजको सम्योजकत्वमा संस्थाका उपाध्यक्ष (लक्ष्मी नारायण अर्याल) र कोषाध्यक्ष (सुनिल मानन्धर)ले संस्थामा १० दिन सम्म अतिरिक्त समयमा संस्थाका सम्पूर्ण कर्मचारीहरु सहित स्यम लेखा परिक्षण एवं निरिक्षण गरी संस्थाको वार्षिक प्रतिवेदन तयार पारिएको छ ।

क. कर्जा समिति:

संस्थाबाट प्रवाह हुने कर्जाको जोखिम व्यवस्थापन तथा कर्जा प्रवाहमा छिटो छरितोको लागि सञ्चालक समितिले आफूमा भएको अधिकार प्रत्यायोजन गरी कर्जा लागानी तथा व्यवस्थापनको ज्ञान भएका सञ्चालक समितिका सदस्यहरु मध्य बाट सिभिल इन्जिनियर एवं विगत ३० वर्ष देखी धितो मुल्याङ्कन पेशा अंगाल्दै आउनुभएका श्री ओम प्रकाश अग्रवालको संयोजकत्वमा ३ जना सञ्चालकहरु मध्यको एउटा छुट्टै कर्जा समिति गठन गरेको छ । यस समितिले आवश्यक ठानेमा कर्जा विभागका प्रमुखलाई समेत बैठकमा उपस्थित गराई कर्जाबारे विस्तृत जानकारी दिई वा लिई कर्जा स्वीकृति वा सिफरीस गरी सोको जानकारी सञ्चालक समितिमा गराउने गरेको छ । साथै कर्जाको रकम हेरी संस्थाले तोकेको भ्यालुएसन कन्सल्टेन्सी वा इन्जिनियर बाट धितो, आम्दानीको श्रोत र कर्जा प्रवाहको मुल्याङ्कन गरी/गराई, कर्जा प्रवाह गरीने गरेको छ ।

ख. मानव संसाधन समिति:

संस्थामा आवश्यक कर्मचारीको छनौटको लागि सञ्चालक समितिले आफूमा भएको अधिकार प्रत्यायोजन गरी विगत १५ वर्ष देखी ठूलो कम्पनिमा प्रमुप्रशासको रूपमा कार्यरत संस्थाका उपाध्यक्ष श्री लक्ष्मी नारायण अर्यालको संयोजकत्वमा सञ्चालक समिति मध्यबाट ३ जना सम्बन्धित विज्ञ सञ्चालकहरुको एउटा छुट्टै मानव संसाधन समिति गठन गरेको छ । यस समितिले आवश्यक ठानेमा कार्यकारी प्रमुखलाई कर्मचारी छनौट सम्बन्धमा बैठकमा उपस्थित गराई कर्मचारी भर्ना बारे विस्तृत जानकारी सञ्चालक समितिमा गराउने गरेको छ ।

५. अन्य आवश्यक कुराहरु

संस्थाले कार्यालयबाट सदस्यहरुलाई निम्न सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

क. रेमिटेन्स सुविधा

ख. ०% व्याजदरमा घरायसी सामानहरुको किस्ताबन्दी सुविधा

ग. टेलिफोन तथा मोबाईलको बिल भुक्तानी सुविधा

६. समस्या तथा चुनौती

देशमा भईरहेको राजनैतिक अस्थिरताले गर्दा सम्पूर्ण लगानी कर्ताहरु पर्ख, हेर र गरको नीति अवलम्बन गरेको अवस्था छ । संस्थाले निक्षेप संकलन गरेर विभिन्न क्षेत्रमा लगानी गर्ने नीति लिएको भएतापनि देशको राजनैतिक अस्थिरताले गर्दा सोचे जस्तो सफलता हासिल गर्न सकिरहेका छैनौं । विभिन्न उद्देश्य लिएर खोलेका हाम्रो जस्ता संस्था विभिन्न कारणले गर्दा बन्द भईरहेको अवस्था छ । सोहि परिस्थितिले हाम्रो जस्तो संस्थामा पनि अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । सोहि अवस्थालाई मध्यनजर गर्दै समयानुसार संस्थाले पर्ख, हेर र गरको नीति अवलम्बन गरेको छ ।

७. संस्थागत सुशासन

संस्थागत सुशासन अभिवृद्धिका लागि चालिएका कदमहरुको विवरण :

क. सञ्चालक समिति, कर्जा तथा जोखिम व्यवस्थापन समिति, पदपूर्ति तथा बढुवा समिति, लेखापरीक्षण समिति लगायतका विभिन्न समितिहरु क्रियाशील छन् ।

ख. आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न लेखा समितिको बैठक नियमित रुपमा बसी सञ्चालक समिति समक्ष सुझावहरु पेश गरेको छ ।

ग. सञ्चालन जोखिमहरु कम गर्न तथा कारोवारलाई व्यवस्थित गर्न विभिन्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरु लागू गरिएको छ ।

घ. संस्थामा तरलता व्यवस्थापनको लागी CD Ratio Maximum 80% and CSD Ratio Maximum 90% को Limitation गरीएको छ ।

८. जनशक्ति

२०६९ आषाढ मसान्तसम्म संस्थामा जम्मा आठ जना कर्मचारीहरु कार्यरत छन् । यस मध्ये चार जना महिला कर्मचारीहरु छन् । संस्थाको प्रगति र सफलता संस्थामा कार्यरत जनशक्तिको सीप, ज्ञान, कार्य कुशलता, इमान्दारीता, कर्तव्यनिष्ठता, नैतिकता आदिमा भर पर्दछ भन्ने कुरालाई यस संस्थाले समेत मध्यनजर गर्दै आईरहेकोले कर्मचारीहरुलाई संस्थाको सम्पत्तिको रुपमा लिन कर्मचारीको मनोबल एवं कार्य दक्षतामा अभिवृद्धि गरी संस्थाको प्रतिफल दर उच्च बनाउन संस्थामा कार्यरत कर्मचारीहरुलाई निरन्तर रुपमा सहकारी/वित्तिय कारोवार सम्बन्धी तालिम आन्तरिक तथा बाह्य विशेषज्ञबाट दिँदै आईरहेको छ । आगामी दिनहरुमा तालिम कार्यक्रमलाई अझ बढी भन्दा बढी प्रभावकारी रुपमा लागू गर्दै थप कर्मचारीहरुलाई समेत सहभागिता गराई सहकारी क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्दै लैजाने संस्थाको नीति रहेको छ ।

९. प्रविधि


संस्थाको कार्यप्रणाली माईको ब्याङ्कर (Micro Banker) बैकिङ्ग सफ्टवेयरबाट सञ्चालित छ । यो प्रविधिमा समय सापेक्ष सुधार गर्न आवश्यकता र कारोबारको प्रकृति अनुसार परिमार्जित गर्दै लगाएको छ । संस्थाको सूचना प्रविधिको विश्वसनीयता र सुरक्षाको लागि बाह्य विशेषज्ञ मार्फत् अध्ययन गराईएको र निजको सुझावहरु सम्भव भएसम्म कार्यान्वयन गराईएको छ । संस्थाको काम छिटो छरीतो र विश्वशनीयताको लागि विभिन्न उपकरणहरुको प्रायोग गरीएको छ जस्तै Note Counting Machine, Fake Note Detector Machine, Deposit and Cheque Withdraw Printing Prenter, Attendant Registration, CC Camera etc.

१०. आ. व. २०७०/०७१ को लक्ष्य एवं बजेट

संस्थाले आ. व. २०७०/०७१को लागि निम्नानुसार लक्ष्य एवं बजेट तयार पारेको छ ।

आ.व. २०७०/०७१ को लागि लक्ष्य एवं बजेट

क्र. स.	विवरण	आ. व. २०७०/०७१ को लागि लिइएको लक्ष्य एवं बजेट		
		आ. व. २०६९/०७०	आ. व. २०७०/०७१ थप	आ. व. २०७०/०७१ जम्मा
१	चुक्ता पूँजी	२१,६३२,२००.००	५,००,०००.००	२,२१,३२,२००.००
२	निक्षेप संकलन	१३२,९८७,९१०.२०	४,५०,००,०००.००	१७७,९८,९१०.२०
३	कर्जा लगानी (खुद)	११७,०९९,५७८.६०	४,३०,००,०००.००	१६,००,९९,५७८.६०
४	कूल आम्दानी	२१,३०२,५४८.६१	८८,५८,६२७.०५	३,०१,६१,१७५.६६
५	कूल खर्च	१४,७७८,३४३.३४	७६,५८,११३.२३	२,२४,३६,४५६.५७
६	कूल मुनाफा (आ.क. अगाडी)	६,५२४,२०४.२७	१२,००,५१३.८१	७७,२४,७१९.०८
७	खुद मुनाफा (कर्मचारी बोनस र विभिन्न कोष अधि)	५,३२४,१३८.२२	८,५५,६३७.०५	६१,७९,७७५.२७



१. **शेयर पूँजी :**
आ.ब. २०७०/०७१ मा थप र साविक सदस्यहरु समेतबाट गरी करिब रु. ५,००,०००/- (पाँच लाख मात्र) थप संकलन गरी २,२१,३२,२००.०० (दुई करोड एक्काईस लाख बत्तिस हजार दुई सय मात्र) शेयर पूँजी पुर्‍याउने लक्ष्य लिएको छ ।
२. **निक्षेप संकलन :**
आ. ब. २०७०/०७१ मा विभिन्न प्रकारका बचत संकलनबाट ४,५०,००,०००.०० (चार करोड पचास लाख मात्र) निक्षेप संकलन गरी गरी आ.ब. २०७०/०७१ को अन्त्य सम्ममा संस्थाको कुल बचत रु. १७,७९,८७,९१०.२० (सत्र करोड उनान्असि लाख सतासी हजार नौसय दश र पैसा विस मात्र) पुर्‍याउने लक्ष्य राखिएको छ ।
३. **कर्जा लगानी :**
शेयर, बचत, साँवा/ब्याज असुलीको रकम तथा अन्य आम्दानी आदिबाट आएको रकम समेतबाट आ.ब. २०७०/०७१ मा विभिन्न उद्देश्यहरुमा रु. १६,००,९९,५७८.६० (सोढ करोड उनान्सय हजार पाँच सय अठहत्तर र पैसा साठी मात्र) कर्जा लगानी पुर्‍याउने उद्देश्य राखिएको छ ।
४. **कर्जा असुली :**
सम्पूर्ण लगानी गरिएका पुराना कर्जा तथा आ.ब.२०७०/०७१ मा लगानी गरिने कर्जा समेतको असुली कार्य तालिका अनुसार असुल गरिने छ ।
५. **अन्य लगानी :**
यस संस्थाले मुद्धती खातामा बैंक/वित्तिय संस्थाहरुको शेयरमा एवं व्यावसायिक प्रायोजनको लागि ब्यापार, कल कारखाना तथा उधोग धन्दा (कपि उधोग, प्लाष्टिक फाईल उधोग, फर्निचर उधोग),आवास निर्माण, कृषि, आयात तथा निर्यात एवं मनि ट्रान्सफरमा समेत संस्थाको आर्थिक तरलतालाई ध्यानमा राखी उचित रकम लगानी गर्ने संस्थाको योजना रहेको छ ।
६. **कर्मचारीको दरबन्दी :**
आ.ब. २०७०/०७१ मा विभिन्न तह/ओहदामा रही कार्य गर्ने कुल १ देखि २ जना सेवा प्रवाही कर्मचारीहरुको दरबन्दी रहन सक्ने छ ।
७. **अनुमानित आम्दानी :**
आ.ब. २०७०/०७१ मा कर्जा सापट, बैंक मौज्दातबाट र अन्य श्रोतबाट कूल ब्याज रु.३,०१,६१,१७५.६६ (तिन करोड एक लख एकसठ्ठी हजार एक सय पचहत्तर रुपैया र पैसा छैसठ्ठी मात्र) हुने अनुमान गरिएको छ ।
८. **अनुमानित खर्च :**
आ.ब.२०७०/०७१ को लागि कर्मचारीहरुको तलब, भत्ता तथा पारिश्रमिक र प्रशासनिक खर्च रु. ३७,४७,७२६.०० (सैतीस लाख सत्वालीस हजार सात सय छव्विस रुपैया मात्र) र बचत तथा मुद्धतीमा ब्याज खर्च रु. १,८६,८८,७३०.५७ (एक करोड छयासी लाख अठासी हजार सात सय तिस रुपैया पैसा सन्ताउन्न मात्र) गरी आ.ब. २०७०/०७१ को अन्त सम्ममा रु. २,२४,३६,४५६.५७ (दुई करोड चौविस लाख छत्तिस हजार चार सय छपन्न रुपैया र पैसा सन्ताउन्न मात्र) कुल खर्च हुने अनुमान गरिएको छ ।

९. **नाफा/नोक्सानको स्थिति :**

उपरोक्त बमोजिम कुल आम्दानी रु.३,०१,६१,१७५.६६ (तिन करोड एक लख एकसठ्ठी हजार एक सय पचहत्तर रुपैया र पैसा छैसठ्ठी मात्र) र कुल खर्च को समायोजनलाई हेर्दा आ.व.२०७०/०७१ मा कुल खर्च रु. २,२४,३६,४५६.५७ (दुई करोड चौविस लाख छत्तिस हजार चार सय छपन्न रुपैया र पैसा सन्ताउन्न मात्र) कुल आम्दानी र कुल खर्च को अन्तर कुल सञ्चालन मुनाफा रु. ७७,२४,७१९.०८ (सतहत्तर लाख चौविस हजार सात सय उन्नाईस रुपैया र पैसा आठ मात्र) खुद मुनाफा (कर्मचारी बोनस, कर र विभिन्न कोष अघि) देखिने प्रक्षेपण गरिएको छ

१०. **सम्पत्ति बजेट**

आ.व. २०७०/०७१ का लागि अनुमानित सम्पत्ति बजेट अनुरूप संस्थामा आवश्यक यातायतको साधन, सि. सि क्यामरा तथा अन्य कार्यालय सञ्चालनका लागि आवश्यक मसलन्द खरीद गर्न बजेट विनियोजन गरिएको छ ।

डल्फिन बचत तथा ऋण सहकारी लिमिटेड
ललितपुर-१०, कुपण्डोल, कानदेवतास्थान

प्रमुख कार्याकारी अधिकृत श्री भलक अर्याल (सुशिल)द्वारा चौथो साधारण सभामा प्रस्तुत अर्थिक प्रतिवेदन

डल्फिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुर-१०, कुपण्डोलको चौथो गरिमामय साधारणसभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरु, सल्लाकार समिति, संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण उप-समितिका पदाधिकारीज्यूहरु, शेयरधनी महानुभावहरु, तथा कर्मचारी साथिहरु ।

यस संस्थाको साधारणसभा मार्फत सम्पूर्ण शेयरधनी महानुभावहरु समक्ष लिखित प्रतिवेदन पेश गर्न पाउँदा गौरवको अनुभूति गर्दै उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरु प्रति हृदयदेखी सहकारी अभिवादन टक्र्याउन चाहान्छु ।

यस संस्थाको स्थापना सम्बन्धमा विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तीत्वहरुका अथक प्रयासबाट सहकारी सिद्धान्तको मूल्य, मान्यतालाई अनुसरण गर्दै वि.स २०६६ साल ११ महिना २३ गतेका दिन दर्ता भई २०६७ जेष्ठ महिना ५ गतेका दिन विधिवत स्थापना भै सम्बन्धित कारोबार संचालन गर्दै संस्थामा **हालसम्म ८५६ जना सदस्य र २२५ जना लाई विभिन्न शिर्षकहरुमा ऋण रकम रु.११७,०९९,५७८.६० प्रवाह गरी ललितपुर जिल्लामा छोटो अवधिमा अग्रणी संस्थाको रुपमा चिरपरिचित गराउनमा अग्रज शेयरधनीहरुको अविश्वरणीय भुमिका रहेको अवगत गराउन चाहान्छु ।**

देशको सहज /असहज परिस्थितिमा समेत कतिपय विचलित नभै हाल ललितपुर जिल्ला भरी आफ्नो कार्यक्षेत्र विस्तार गरी ललितपुर जिल्लाका सेवाग्राही महानुभावहरुप्रति सहकारी सेवा एवम् वित्तिय सेवा प्रदान गर्दै आईरहेकोले यहाँहरुका माझमा यो संस्था उपकारी एवम् सेवामुखी भावनाले भरिपूर्ण छ ।

आदरणीय शेयरधनी महानुभावहरुको संस्थाप्रति आगाढ, प्रेम, सद्भाव, लगनसिलता, ईमान्दारीताको प्रतिफलका कारण संस्थाले सहकारी क्षेत्रमा ललितपुर जिल्लाका सहकारी मध्ये अग्रपंतीमा आफ्नो नाम राख्न सफल रहेको छ । यो संस्था **“We are to Serve You”** भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै संस्थाबाट के प्राप्त गर्ने भन्दा संस्थालाई कसरी अझ बढी सेवामुखी शसक्त बनाउने भन्ने विषयमा अझ गम्भिरताका साथ लाग्नु नै हुनेछ । संस्थाबाट भै रहेको कामकाज प्रति सन्तुष्टि/असन्तुष्टि जे प्राप्त गर्नु भएको छ सो बारेमा स्वच्छ विचारहरुको उच्च मूल्याङ्कन गर्दै हामी कर्मचारीमित्रहरुलाई आवश्यक सहयोग सुझाव नीति तथा कार्यक्रमहरुको बारेमा हजुरहरुको सुझावको सदर कदर गर्दै सेवामा समर्पित हुनेछौं ।

यस संस्थाबाट जे जति सेवामुखी कार्य भैरहेका छन् । ती बारेमा पुनः विचार गरि नयाँ नीति तथा कार्यक्रम बनाई मार्गदर्शन दिनुनै हुनेछ ।

संस्थाबाट विभिन्न शीर्षकमा वितरित भएको ऋणहरुबाट आफ्ना आवश्यकता पुरा गरि सहजता गराउन संस्थाले जसरी सहयोग पुऱ्याई हजुरहरुलाई गुन लगाएको छ । त्यसै गरी ऋण सम्बन्धि कारोबार समयमा व्याज बुझाउने, सावांको किस्ता बुझाउने ऋण सम्बन्धि नीति निकायहरुको स्पष्ट जानकारी लिई संस्थाको मेरुदण्डको रुपमा रहेको ऋण असूली लाई प्रभावकारी बनाउदै लैजाने विषयमा यहाँहरुको अमूल्य सहयोग अपेक्षा गर्दै यस महान कार्यमा सहयोग गरिदिनुहुन विनम्रताका साथ अनुरोध गर्दै विदा हुन अनुमति चाहान्छु ।

धन्यवाद । जय सहकारी

डल्फिन बचत तथा ऋण सहकारी लिमिटेड
ललितपुर-१०, कुपण्डोल, कानदेवतास्थान

चौथो वार्षिक साधारण सभा समक्ष लेखा समितिको संयोजक तर्फबाट

श्री बाल मुकुन्द विष्टद्वारा प्रस्तुत आ. व. २०७०/०७१ को लेखा समितिको प्रतिवेदन

आदरणीय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशेष अतिथि, सल्लाहकार समितिका सदस्यज्यूहरु, सञ्चालक समितिका पदाधिकारी ज्यूहरु, लेखा समितिका साथीहरु, शेयर सदस्य महानुभावहरु, आगन्तुक महानुभावहरु र संस्थामा कार्यरत कर्मचारीहरु लगायत उपस्थित सबैमा लेखा समितिको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन ।

संस्था सञ्चालनको छोटो समयमा संस्थाले गरेको प्रगतिको सराहना गर्दछु । गत वर्षको साधारण सभामा उपस्थित शेयरधनी महानुभावहरुले दिएको जिम्मेवारीलाई हृदय देखि नै मनन गरी संस्थाको आर्थिक गतिविधि नियाल्ने मौका प्राप्त भए बमोजिम संस्थाको लेखा समितिको तर्फबाट प्रतिवेदन पेश गरेका छौं ।

सहकारीको माध्यमबाट सानो-सानो पुँजीलाई संकलन गरी वित्तिय क्षेत्रमा देखिएको अभावलाई पूर्ति गर्न स्थापित यस डल्फिन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लेखा समितिको तर्फबाट संस्थामा आर्थिक अनुशासन कायम गर्न, सञ्चालक समितिलाई दिनु पर्ने सल्लाह, सुझाव दिने र व्यवस्थापनको काम माथिको निगरानी र गठित अन्य समिति तथा उपसमितिको निर्णय पुस्तिकामा उल्लेख भए गरेका कामकारवाहीहरु यस समितिको कार्यगत विषय रहन गएको यहाँहरु समक्ष निवेदन गर्दछु ।

संस्थाको आन्तरिक लेखापरीक्षण गरी स्पष्ट ढंगबाट प्रतिवेदन दिएर बाह्य लेखापरीक्षणलाई सहयोग गर्नु पनि लेखा समितिको काम कर्तव्य भएका कारण सोही काममा यस समितिले ध्यान दिएको कुरा पनि यस सम्मानित सभामा जानकारी गराउँदछु । संस्थामा लेखा समितिको तर्फबाट अनौपचारिक रुपमा पनि विभिन्न बैठकहरुमा सहभागी भई आवश्यक सुझावहरु प्रदान गरेको जानकारीका लागि अनुरोध गर्दछु ।

यस आ. व. २०६९/०७० मा औपचारिक रुपमा सञ्चालक समितिका तर्फबाट १२ वटा र लेखा समितिका तर्फबाट ५ वटा बैठकहरु बसेका थिए । अनौपचारिक रुपमा पनि आवश्यकता अनुसार बैठक बस्ने गरेको पाईन्छ । यस अवधिमा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, व्यवस्थापन पक्षबाट आर्थिक नियम तथा मापदण्ड विपरितका कामहरु गरेको पाईएन । संस्थाको लेखा कम्प्युटराईज्ड रुपमा राखिएको छ । जसका कारण आवश्यकता बमोजिमको विवरण प्राप्त भई सबैलाई सजिलो महशुस भएको छ ।

संस्थाको कर्जा उप-समितिको निर्णयलाई सञ्चालक समितिको बैठकबाट अनुमोदन गर्ने गरेको देखिन्छ ।

संस्थाको वेब साईट चालू छ । जसका कारण आवश्यक सूचनाहरु वेब साईटबाट पनि प्राप्त गर्न सकिने छ । कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिका लागि आवश्यक ठानिएका कर्मचारीहरुलाई तालिम दिने परिपाटी को विकास भएको छ ।

संस्थाको आर्थिक स्थितिमा विगत वर्ष कारोबारमा वृद्धि तथा मुनफामा वृद्धि भई संचालक समिति समक्ष पेश गरेको अनुमानित लक्ष्य पूर्तिको नजिक पुगेकोमा व्यवस्थापन पक्षलाई धन्यवाद नदिई रहन सकिदैन । संस्थामा संलग्न सबैलाई सहयोगीको रुपमा प्रस्तुत भई, फलेको वृक्षको हाँगो नभुकेको कहाँ छ र ? भन्ने मूल मान्यतालाई अँगिकार गर्दै अभि आफूमा सरल र मित्रवत व्यवहार प्रस्तुत गरी सबै शेयरधनीहरु सामू अभि विश्वास जित्न अनुरोध गर्दछु ।

अन्तमा यो प्रतिवेदन तयार पार्न सहयोग गर्ने यस समितिका मेरा समक्षी साथीहरु श्री प्रकाश बश्याल र श्री मदन प्रसाद ज्ञवालीलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै विजया दशमी तथा सुभ दिपावली को पावन अवसरमा यहाँहरुको अभि सुख, शान्ति, प्रगति र एकताको कामना गर्दछु ।

धन्यवाद । जय सहकारी छौं ।

स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

डल्फिन बचत तथा ऋण सहकारी संस्था लि. का

शेयरधनी सदस्यहरू

हामीले श्री डल्फिन बचत तथा ऋण सहकारी संस्था लि. को यसैसाथ संलग्न आषाढ मसान्त, २०७० को वासलात, सोहि मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाव, इक्वीटीमा भएको परिवर्तन विवरण र नगद प्रवाह विवरणको लेखापरीक्षण सम्पन्न गरेका छौं ।

व्यवस्थापनको दायित्व

लेखा, आन्तरिक नियन्त्रण तथा वित्तिय विवरण सम्बन्धि प्रणाली तथा ढाँचाको विकास तथा कार्यान्वयन सहकारी संस्थाको व्यवस्थापनको दायित्व हो । सहकारी संस्थाको व्यवस्थापनको दायित्व अन्तर्गत वित्तिय विवरण गलत आँकडा, जालसाजी र सारभूत रुपमा त्रुटि रहित छ भनी वित्तिय विवरण तयारी र प्रस्तुतीकरण गर्ने सम्बन्धी आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा, कार्यान्वयन र संचालन गर्ने कार्य, लेखानीतिको छनौट तथा कार्यान्वयन, एवं लेखा सम्बन्धी महत्वपूर्ण अनुमान पर्दछन् ।

लेखापरीक्षकको दायित्व

हाम्रो कार्य सहकारी संस्थाले राखी देखाएको श्रेस्ता एवं कागजातहरू माथि नेपाल लेखापरीक्षणमान (Nepal Standards on Auditing) अनुरूप लेखापरीक्षण गरि प्रस्तुत वित्तिय विवरण उपर विचार व्यक्त गर्नु रहेको छ । उपरोक्तानुसार मन्तव्य दिन हामीले उपरोक्त वित्तीय विवरणहरू नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण गरेका छौं । वित्तीय विवरणहरू सारभूतरुपमा गलत आँकडा रहित छन् भन्ने कुरामा विस्वस्त हुनका लागि यी मान अनुसार लेखापरीक्षण योजना तयार गरी तदनुसार लेखापरीक्षण सम्पन्न गर्नु पर्दछ । वित्तीय विवरणमा उल्लेखित रकम र खुलाईएका अन्य विवरणलाई पुष्ट्याई गर्ने प्रमाणको छड्के परीक्षण समेत लेखापरीक्षणमा समावेश हुन्छ । संस्थाले अवलम्बन गरेको लेखा सिद्धान्त, व्यवस्थापनले गरेको महत्वपूर्ण लेखा अनुमान एवं वित्तीय विवरण प्रस्तुतीको समग्र स्थितिको मुल्याङ्कन पनि लेखा परीक्षणमा समावेश हुन्छ । लेखापरीक्षणले हाम्रो रायलाई पर्याप्त आधार प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं ।

सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली, २०४९ मा उल्लेखित प्रावधानहरू बमोजिमको प्रतिवेदन

- (१) लेखापरीक्षण सम्पन्न गर्न आवश्यक ठानिएका सूचना एवं स्पष्टिकरणहरू उपलब्ध भएका छन् ।
- (२) यस प्रतिवेदनसंग सम्बन्धित वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण नेपाल लेखामान, सहकारी विभागबाट जारी भएका निर्देशनहरू एवं प्रचलित कानूनलाई पालना गरी तयार भएका छन् र संस्थाले राखेका हिसाव कितावसंग दुरुस्त रहेका छन् ।
- (३) हामीले लेखापरीक्षण गरेका श्रेस्ताहरूको आधारमा संस्थाको कारोवार सन्तोषजनक रहेको पाइयो ।
- (४) प्रस्तुत वर्षमा सहकारी ऐनको दफा २७ बमोजिम जगेडा कोषमा रकमान्तर गरेको पाइयो । साथै सहकारी नियमावलीको नियम १९ बमोजिम अन्य कोषहरू खडा गरिएको छ ।

(५) प्रस्तुत वर्षमा संस्थाको तरलता सहकारी विभागको मापदण्ड बमोजिम पर्याप्त रहेको पाइयो ।

संजय चौधरी एण्ड एसोसिएट्स
SANJAY CHAUDHARY & ASSOCIATES
Chartered Accountants

Jwagal, Kopundole, Lalitpur
GPO Box: 11438, Kathmandu, Nepal
Email: scanepal@gmail.com
URL: www.scanepal.com.np

(६) हामीलाई प्राप्त जानकारी तथा स्पष्टीकरण र हामीले परीक्षण गरेका श्रेस्ताहरूबाट सञ्चालक समिति, कुनै सदस्य वा संस्थाका कुनै कर्मचारीले कानून व्यवस्था विरुद्ध कामकाज वा हानी नोक्सानी गरेको, संस्था, निक्षेपकर्ता तथा लगानीकर्ताहरूको हक वा सुरक्षा विपरित हुने कुनै काम गरेको पाएनौ ।

लेखापरीक्षण मन्तव्य

हाम्रो रायमा र हामीले जाने बुझे सम्म तथा हामीलाई उपलब्ध गराइएको सूचनाको आधारमा संलग्न वासलातले संस्थाको आषाढ मसान्त, २०७० को यथार्थ आर्थिक अवस्थाको एवं संलग्न नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणले सोही मितिमा समाप्त भएको आर्थिक वर्षको क्रमशः संचालन नतीजा तथा नगद प्रवाहको प्रचलित कानूनका अधिनमा रही लागु गर्न सकिने हदसम्म नेपाल लेखामान अनुसार समुचित चित्रण गर्दछ ।

नि. संजय चौधरी एण्ड एसोसिएट्स
चार्टर्ड एकाउण्टेण्ट्स

स्थान: ललितपुर
मिति: ११ भाद्र २०७०

सिए. संजय कुमार चौधरी
प्रिन्सिपल

डल्लिफन बचत तथा ऋण सहकारी संस्था लिमिटेड

कानदेवतास्थान, कुपण्डोल, ललितपुर-१०, नेपाल

अनुसुची - १३

प्रमुख लेखा नीतिहरू र लेखा सम्बन्धि टिप्पणीहरू

१. प्रमुख लेखा नीतिहरू (Principle Accounting Policies)

१.१ **संस्था सम्बन्धी जानकारी :** डल्लिफन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन, २०४८ अन्तर्गत सहकारी विभागमा दर्ता भएको सहकारी संस्था हो । यस संस्थाको कार्यालय कानदेवतास्थान, कुपण्डोल, ललितपुरमा रहेको छ । यस संस्थाले सहकारिताको सिद्धान्त र सहकारी ऐनको परिधी भित्र रही संस्थाका सदस्यहरूबाट बचत संकलन तथा सदस्यहरूलाई उति व्याजदरमा ऋण लगानी आदि कार्य गरि रहेको छ । वित्तिय विवरणहरूले १ श्रावण २०६९ देखि ३१ आषाढ २०७० सम्मको अवधिलाई समेटेको छ ।

१.२ **बित्तिय विवरण प्रस्तुतीकरण र लेखापालनको आधार :** प्रस्तुत वित्तिय विवरण सामान्य लेखा सिद्धान्त, सहकारी व्यवसायमा प्रचलित लेखा नीति तथा नेपाल लेखामान (NAS) लाई समेत आधार मानी सहकारी ऐन २०४८ अन्तर्गत सहकारी विभागले जारी गरेको निर्देशन, मापदण्ड तथा ढांचामा अन्यथा उल्लेख गरिएकोमा बाहेक ऐतिहासिक लागत अवधारणा र प्रोदभावी (Accrual) आधारमा नेपाली रुपैयामा तयार गरिएका छन् । उपरोक्तानुसार वित्तिय विवरण तयार गर्दा तथा विभिन्न लेखानीतिहरूको पालना गर्ने क्रममा व्यवस्थापनले विवेकको प्रयोग गर्नुपर्ने हुनाले वास्तविक परिणाम यस वित्तिय विवरणमा उल्लेख भएको भन्दा फरक हुन सक्दछ ।

१.३ **आय लेखांकनका आधार :** कर्जा तथा सापटमा प्राप्त हुने व्याज सहकारी विभागको निर्देशन अनुसार नगद प्राप्तिको आधारमा लेखांकन गरिएको छ । त्यस्तै प्रवेश शुल्क, सेवा शुल्क, हर्जाना शुल्क, खाता बन्द शुल्क तथा अन्य शुल्क र रेमिटेन्स कमिशनलाई नगद प्राप्तिको आधारमा लेखांकन गरिएको छ । यसरी आयलाई नगद प्राप्तिको आधारमा लेखांकन गर्नु नेपाल लेखामान ०७ मा उल्लेख भए अनुसार आयलाई प्राप्त रकम र प्राप्त हुन बाँकी रकमको संतोषप्रद (Fair) मुल्यमा लेखांकन गर्नु पर्ने प्रावधान अनुरूप रहेको छैन ।

१.४ स्थिर सम्पत्ति

क. **स्थिर सम्पत्ति लेखांकन :** स्थिर सम्पत्तिलाई ऐतिहासिक लागत अवधारणाको आधारमा, सम्पत्ति प्राप्ति संग सम्बन्धित खर्चहरू समेत सोही स्थिर सम्पत्तिमा समावेश गरी पुंजीकरण गरिएको छ । स्थिर सम्पत्ति प्रयोगमा नआउंदा सम्मको निर्माण खर्चहरू निर्माणाधिन पुंजीगत खर्चमा देखाईएको छ ।

ख. **ह्रास कट्टी :** स्थिर सम्पत्तिमा घट्दो ह्रास प्रणालीको सिद्धान्त अनुरूप खरीद भएको मिति देखि समानुपातिक दरले ह्रास कट्टी गरिएको छ । संस्थाले स्थिर सम्पत्तिमा व्यवस्थापनले निर्धारण गरेका निम्नानुसारको दर प्रयोग गरी ह्रास कट्टी गरेको छ ।

स्थिर सम्पत्तिको प्रकार	ह्रासकट्टी दर
फर्निचर	१०%
कम्प्युटर	१०%
सवारी साधन	१५%
अन्य स्थिर सम्पत्ति	१०%
सफ्टवेयर	१०%

आयकर प्रयोजनको लागि संस्थाले आयकर ऐन, २०५८ ले निर्दिष्ट गरेको दर एवं प्रकृया अनुसार दावी गरिएको छ ।

ग. पुजीकृत नगरिने सम्पतिहरू सम्बन्धी लेखांकन : रु. १०० सम्म वा सो भन्दा कम मुल्य भएको तथा अल्प आय एवं सजिलै संग टुटफुट हुन सकिने प्रकृतिका सम्पतिहरूलाई पुजीकृत गरिएको छैन ।

१.५ लगानी नीति र कर्जा नोक्सानी व्यवस्था : संस्थाले विनिमय बमोजिम धितो र व्यक्तिगत जमानीमा ऋण प्रवाह गर्ने नीति अपनाएको छ ।

क. वर्गीकरण : सांवा भूक्तानी हुनुपर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई सहकारी विभागको निर्देशन तथा मापदण्ड अनुसार असल, शंकास्पद र खराब वर्गहरूमा देहाय अनुसार वर्गीकरण गरिने नीति रहेको छ ।

(क) असल : भाखा ननाघेका कर्जा/सापट ।

(ख) शंकास्पद : १ वर्षसम्म भाखा नाघेका कर्जा/सापट ।

(ग) खराब : १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा/सापट ।

ख. कर्जा नोक्सानी व्यवस्था : सहकारी विभागको निर्देशन तथा मापदण्ड बमोजिम वर्गीकरण गरिएका कर्जा तथा सापटहरूको लागि बक्यौता सांवा रकमको आधारमा कर्जा नोक्सानी व्यवस्था गरि जोखिम व्यहोर्ने कोषमा रकम सार्ने नीति रहेको छ ।

(क) असल १ प्रतिशत

(ख) शंकास्पद ३५ प्रतिशत

(ग) खराब १०० प्रतिशत

ग. कर्जा अपलेखन निति : संस्थाले असुल उपर गर्नुपर्ने ऋण वा कुनै रकम मिनाहा गर्नुपर्दा पर्याप्त कारणहरू सहित संचालक समितिले निर्णय गरि साधारण सभामा स्वीकृतिका लागि पेश गर्न सक्नेछ । साधारण सभामा उपस्थित सदस्यहरूको दुई तिहाई बहुमतको निर्णयबाट मात्र यस्तो निर्णय कार्यान्वयन हुन सक्नेछ । प्रस्तुत वर्षमा कुनै कर्जा अपलेखन गरिएको छैन ।

१.६ जगेडा कोष तथा अन्य कोषहरू : संस्थाले आयकर व्यवस्था पछिको खूद नाफाको २५ प्रतिशत रकमलाई साधारण जगेडा कोषमा र बाँकि रकमलाई सत प्रतिशत मानी संस्थाको स्वीकृत विनिमय तथा समितिको निर्णयानुसार बाँडफाँड गरि सम्बन्धित कोषहरूमा रकमान्तर गरिएको छ । जस अनुसार प्रस्तुत वर्षमा संस्थाले शेयर लाभांश कोषमा खूद नाफाको ६०.९५%, कर्मचारी बोनस कोषमा ७.३५%, डुबन्त ऋण कोषमा ५.७%, सहकारी विकास कोषमा ०.५% र सहकारी शिक्षा कोषमा ०.५% रकम व्यवस्था गरेको छ ।

१.७ ब्याज खर्च : निक्षेपको व्याज ३६५ दिनलाई एक वर्षमानी गणना गरिएको छ र सो मा दिनूपर्ने व्याजलाई उपार्जनको आधारमा गणना गरिएको छ ।

१.८ कर्मचारी सुविधाहरू

क. कर्मचारी संचयकोष : संचयकोषमा संस्थाले योगदान गरेको रकमलाई खर्चमा देखाइएको छ ।

ख. उपदान कोष : प्रस्तुत वर्षमा कर्मचारीहरूको उपदान बापत व्यवस्था गरिएको छैन ।

ग. कर्मचारी बोनस व्यवस्था: कर्मचारी बोनस बापत समितिको निर्णयानुसार व्यवस्था गरिएको छ ।

२. लेखा सम्बन्धी टिप्पणीहरू

२.१ शेयर पूँजी तथा अन्य कोषमा भएको परिवर्तन

२.१.१ शेयर पूँजीमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्जात	रु. २०,९८५,०००.००
शेयर निष्काशन	रु. ७८१,२००.००
शेयर फिर्ता	रु. १३४,०००.००
आ.व. २०६९/०७० को अन्तिम मौज्जात	रु. २१,६३२,२००.००

२.१.२ जगेडा कोषमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्जात	रु. १,०७६,८५७.४५
यस वर्ष थप	रु. १,३३१,०३४.५५
आ.व. २०६९/०७० को अन्तिम मौज्जात	रु. २,४०७,८९२.००

२.१.३ कर्मचारी बोनस कोषमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्जात	रु. १४७,७१०.६५
यस वर्ष थप	रु. ३९१,४५२.३२
वितरण	रु. १४७,७१०.६५
आ.व. २०६९/०७० को अन्तिम मौज्जात	रु. ३९१,४५२.३२

२.१.४ शेयर लाभांश कोषमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्जात	रु. २,०२६,८५४.६५
यस वर्ष थप	रु. ३,२४४,८३०.००
वितरण	रु. २,०२४,५१९.८८
आ.व. २०६९/०७० को अन्तिम मौज्जात	रु. ३,२४७,१६४.७७

२.१.५ डुबन्त ऋण कोषमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्जात	रु. २३,२८२.०७
यस वर्ष थप	रु. ३०३,५७९.९६
व्यवस्था फिर्ता	रु. ०.००
आ.व. २०६९/०७० को अन्तिम मौज्जात	रु. ३२६,८६२.०३

२.१.६ सहकारी विकास कोषमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्जात	रु. २३,२८२.०७
यस वर्ष थप	रु. २६,६२०.६९
प्रयोग	रु. १०,०००.००
आ.व. २०६९/०७० को अन्तिम मौज्जात	रु. ३९,९०२.७६

२.१.७ सहकारी शिक्षा कोषमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्जात	रु. १८,६८०.३८
यस वर्ष थप	रु. २६,६२०.६९
प्रयोग	रु. ६,०००.००
आ.व. २०६९/०७० को अन्तिम मौज्जात	रु. ३९,३०१.०७

२.२ कर्जा सापटमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्दात	रु. ६७,१८४,०९१.०२
प्रवाह	रु. १५२,९१४,९८३.५१
असूली	रु. १०२,९९९,४९५.९३
अपलेखन गरेको सांवा	रु. ०.००
आ.व. २०६९/०७० को अन्तिम मौज्दात	रु. ११७,०९९,५७८.६०

२.३ निक्षेप दायित्वमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्दात	रु. ९४,६९२,५८१.०३
आ.व. २०६९/०७० को अन्तिम मौज्दात	रु. १३२,९८७,९१०.२०
परिवर्तन	रु. ३८,२९५,३२९.१७
प्रतिशत	४०.४४%

२.४ कर्जा वर्गिकरण तथा नोक्सानी व्यवस्था

क्र.सं.	विवरण	कर्जा रकम रु.
क	असल	११६,२०३,७४८.८७
ख	शंकास्पद	८९५,८२९.७३
ग	खराब	०.००
	जम्मा	११७,०९९,५७८.६०

उपरोक्त कर्जा मध्ये संचालक समिति तथा लेखा समिति सदस्यहरुको बांकी कर्जा रकम रु. ७,१४७,४३९.५७ रहेको छ । प्रस्तुत वर्षमा संस्थाले सहकारी मापदण्ड बमोजिम कर्जा नोक्सानी व्यवस्था बापत पर्याप्त रकम छुट्याएको छैन ।

२.५ लगानीमा भएको परिवर्तन

आ.व. २०६९/०७० को शुरु मौज्दात	रु. १०,०२३,५००.००
यस वर्ष थप	रु. १६,५९६,६६३.६८
विक्रि	रु. ०.००
आ.व. २०६९/०७० को अन्तिम मौज्दात	रु. २६,६२०,१६३.६८

संस्थाको विनियमको दफा १८(५) अनुसार संस्थाले वाणिज्य बैंक वा वित्तीय संस्था वा अन्य कम्पनीको शेयर खरिद नगर्ने व्यवस्था रहेकोमा प्रस्तुत वर्षमा नेपाल बैंक लि. को शेयरमा रु. १,५९६,६६३.६८ लगानी गरको छ ।

२.६ अपलेखन हुन बांकी खर्च

प्रारम्भिक खर्च	रु. ४०,८५३.९३
उदघाटन खर्च	रु. १६,२१५.१७
जम्मा आ.व. २०६९/०७० को शुरु मौज्दात	रु. ५७,०६९.१०
यस वर्ष अपलेखन	रु. १९,०२२.९५
अपलेखन हुन बांकी खर्च	रु. ३८,०४६.१५

२.७ निक्षेप र कर्जाको भारित औषत ब्याज दरको अन्तर (Weighted Average Interest Rate Spread)

कर्जामा भारित औषत ब्याज दर	११.८७%
निक्षेपमा भारित औषत ब्याज दर	८.५५%
भारित औषत ब्याज दर फरक (Spread)	३.३२%

२.८ ब्याज मुलतबी हिसाब (Interest Suspense A/c)

नगदमा प्राप्त नभएको ब्याजलाई पाउनु पर्ने ब्याज हिसावमा रु.१११,२७३.९५ खर्च लेखी ब्याज मुलतबी हिसावमा सोही रकम व्यवस्था गरिएको छ ।

२.९ तरलता

विवरण	प्रस्तुत वर्ष	गत वर्ष
नगद मौज्दात	७९९,२०७.७२	२,५८९,४६९.१२
बैंक मौज्दात	१८,३४२,१९२.२७	४१,३१३,०९०.४०
मुद्दती हिसाव मौज्दात	२५,०००,०००.००	१०,०००,०००.००
सरकारी ऋणपत्र लगानी	०.००	०.००
जम्मा तरल सम्पत्ति	४४,१४१,३९९.९९	५३,९०२,५५९.५२
कुल बचत रकम	१३२,९८७,९१०.२०	९४,६९२,५८१.०३
तरलता प्रतिशत	३३.१९%	५६.९२%

संस्थाको तरलता सहकारी विभागको मापदण्ड बमोजिम कम्तिमा १५ प्रतिशत रकम तरलताको लागि कायम गर्नु पर्ने रहेकोमा संस्थाले सो भन्दा बढी रकम तरलता वापत राखिएको देखिन्छ ।

२.१० आयकर व्यवस्था

२.१०.१ वित्तिय नाफा र कर योग्य आय बीच फरकको हिसाब मिलान तथा आयकर निर्धारण

सम्पूर्ण कारोबार समावेश पछिको खुद नाफा	६,५२४,२०५.२७
न्यून कर्मचारी बोनस व्यवस्था	(३९१,४५२.३२)
वित्तिय नाफा	६,१३२,७५२.९५
ह्रास खर्च	(१९७,१५६.६३)
आर्थिक विवरणको अनुसूची अनुसार ह्रास खर्च तथा सम्पत्ति अपलेखन	१५५,२१३.८०
आयकर ऐन २०५८ बमोजिम पाउने ह्रास खर्च	३५२,३७०.४३
मिन्हा नहुने अफिस खर्च	३५,५०६.५०
सम्पत्ति बिक्रीबाट घाटा	३०,७१२.००
सम्पत्ति अपलेखन	२,७९४.५०
आयकर जरिवाना	२,०००.००
मरम्मत संभार	२९,२३२.४५
आर्थिक विवरणको अनुसूची अनुसार मरम्मत संभार खर्च	६१,७०५.००
आयकर ऐन २०५८ बमोजिम मिन्हा हुने मरम्मत संभार खर्च	३२,४७२.५५
करयोग्य आय	६,०००,३३५.२७
आयकर व्यवस्था २० प्रतिशतले	१,२००,०६७.०५

२.१०.२ वित्तीय विवरण प्रमाणिकरण तथा अन्तिम कर निर्धारण

यस संस्थाको आन्तरिक राजश्व कार्यालयबाट हुने अन्तिम कर निर्धारण बाँकी रहेकोले सो हुंदा आयकर दायित्व फरक हुन सक्नेछ ।

२.११ सम्बद्ध व्यक्ति । समुह वारे जानकारी

२.११.१ सम्बद्ध संस्था

सम्बद्ध संस्था रहेको छैन ।

२.११.२ प्रमुख व्यवस्थापन कर्मचारी र तिनलाई प्रदान गरिएको पारिश्रमिक र सुविधा

क्र.सं.	नाम	पद	चालु तलब भत्ता र सुविधा	अन्य सुविधा	दीर्घकालीन सुविधा
१	भलक अर्याल	कार्यकारी प्रमुख	६५१,११३.४१	पोसाक, सामुहिक दुर्घटना बीमा	छैन

२.११.३ संचालक समिति तथा अन्य समिति सदस्य र तिनलाई प्रदान गरिएको पारिश्रमिक र सुविधा

संचालक समिति

क्र.सं.	नाम	पद	बैठक भत्ता
१	मत्स्येन्द्र लाल कायस्थ	अध्यक्ष	१८,०००.००
२	लक्ष्मी नारायण अर्याल	उपाध्यक्ष	१०,०००.००
३	सुनिल मानन्धर	कोषाध्यक्ष	९,०००.००
४	भलक अर्याल (सुशिल)	सचिव	१२,०००.००
५	सत्येन्द्र पुरुष ढकाल	सदस्य	१२,०००.००
६	ओम प्रकाश अग्रवाल	सदस्य	१०,०००.००
७	रञ्जन कुमार थापा	सदस्य	११,०००.००
	जम्मा		८२,०००.००

लेखा समिति

क्र.सं.	नाम	पद	बैठक भत्ता
१	बाल सुकुन्द बिष्ट	संयोजक	२,०००.००
२	प्रकाश बस्याल	सदस्य	५,०००.००
३	मदन प्रसाद ज्ञवाली	सदस्य	५,०००.००
	जम्मा		१२,०००.००

सल्लाहकार समिति

क्र.सं.	नाम	पद	बैठक भत्ता
१	लक्ष्मी प्रसाद सुवेदी	सदस्य	१,०००.००
२	मदन रेग्मी	सदस्य	२,०००.००
	जम्मा		३,०००.००

२.१२ विगत आ.व.को वित्तीय विवरणको विभिन्न शिर्षकहरूमा दर्शाएका रकमहरूलाई सार्थक प्रस्तुति तथा अर्थपूर्ण तुलनाको लागी आवश्यकता अनुसार पुनः वर्गीकरण गरिएको छ ।

डल्लिफन बचत तथा ऋण सहकारी संस्था लिमिटेड

ललितपुर-१०, कुपण्डोल, कानदेवतास्थान

નોટ: